

## बगनासकाली गाउँपालिका

अशक्त अपाङ्ग कल्याणकारी समिति गठन तथा परिचालन कार्यविधि, २०७९

### प्रस्तावना

बगनासकाली गाउँपालिका भित्रका अशक्त अपाङ्गता भएका नागरिकहरूको जीविकोपार्जन, सीप तथा क्षमता विकास, सहयोगी सामग्रीको व्यवस्था र विभिन्न कार्यालय, संघसंस्था तथा निकायहरूसँग सम्पर्क समन्वय गर्न, अशक्त अपाङ्गता भएका नागरिक लक्षित कार्यक्रम सञ्चालनमा सहजीकरण गर्न तथा अशक्त अपाङ्ग नागरिकहरूको समग्र हकहित प्रवर्द्धनको लागि आवश्यक कानुनी व्यवस्था गर्नु वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ र बगनासकाली गाउँपालिकाको प्रशासकीय कार्यविधि ऐन २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी गाउँपालिकाले “अशक्त अपाङ्ग कल्याणकारी समिति गठन तथा परिचालन कार्यविधि २०७९” तयार गरी लागू गरेको छ ।

### परिच्छेद १

#### संक्षिप्त नाम, प्रारम्भ र परिभाषा

१. **संक्षिप्त नाम** : यो कार्यविधिको नाम “बगनासकाली गाउँपालिका अशक्त अपाङ्ग कल्याणकारी समिति गठन तथा परिचालन कार्यविधि २०७९” रहेको छ ।

२. **प्रारम्भ** : यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ ।

३. **परिभाषा** : विषय वा प्रसङ्गले अन्य अर्थ नलागेमा यस कार्यविधिमा-

- (१) “कार्यविधि” भन्नाले “बगनासकाली गाउँपालिका अशक्त अपाङ्ग कल्याणकारी समिति गठन तथा परिचालन कार्यविधि २०७९” लाई सम्झनु पर्दछ ।
- (२) “वडा समिति” भन्नाले वडा अध्यक्षको अध्यक्षतामा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गठित वडा समितिलाई सम्झनु पर्दछ ।
- (३) “गाउँपालिका” भन्नाले बगनासकाली गाउँपालिकालाई सम्झनु पर्दछ ।
- (४) “कार्यपालिका” भन्नाले बगनासकाली गाउँपालिकाको गाउँकार्यपालिकालाई सम्झनु पर्दछ ।
- (५) “गैह्रसरकारी संस्था” भन्नाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थालाई सम्झनु पर्दछ ।
- (६) “समिति” भन्नाले यस कार्यविधिवमोजिम गठित अशक्त अपाङ्ग कल्याणकारी समितिलाई सम्झनु पर्दछ ।
- (७) “अध्यक्ष” भन्नाले यस कार्यविधिवमोजिम गठित अशक्त अपाङ्ग कल्याणकारी समितिको अध्यक्षलाई सम्झनु पर्दछ ।
- (८) “उपाध्यक्ष र सदस्य” भन्नाले यस कार्यविधिवमोजिम गठित अशक्त अपाङ्ग कल्याणकारी समितिको उपाध्यक्ष र सदस्यलाई सम्झनु पर्दछ ।
- (९) “सदस्य सचिव” भन्नाले अशक्त अपाङ्ग कल्याणकारी समितिको सचिवको रूपमा काम गर्न तोकिएको कर्मचारीलाई सम्झनु पर्दछ ।

### परिच्छेद २

#### अशक्त अपाङ्ग कल्याणकारी समितिको गठन र योग्यता

४. **समितिको गठन** :- अशक्त अपाङ्ग कल्याणकारी समितिको गठन देहायबमोजिम हुनेछ :

- (१) गाउँपालिकाको प्रत्येक वडामा गठित वडा समन्वय समितिको संयोजकहरू १-१ जना गरी ९ जना सदस्यहरू हुनेछन् र गाउँकार्यपालिकाको १ जना सदस्यलाई कार्यपालिकाले संयोजक तोक्नेछ ।
- (२) आवश्यकता, क्षेत्रिय सन्तुलन र समावेशीता समेतलाई विचार गरी गाउँपालिका अध्यक्षले तोकेको २ जना -सदस्य रहनेछन् ।
- (३) समितिले कार्य सञ्चालन गर्नको लागि बैठकबाट १-१ जना उपाध्यक्ष, सचिव तथा कोषाध्यक्ष जिम्मेवारी तोक्नेछ ।
- (४) सामाजिक विकास शाखाको प्रमुख वा गाउँकार्यपालिकाले तोकेको कर्मचारी - सदस्य सचिव

**५. पदाधिकारी तथा सदस्यहरूको योग्यता :** अशक्त अपाङ्ग कल्याणकारी समितिका पदाधिकारी तथा सदस्यहरूको योग्यता देहायबमोजिम हुनेछ :

- (१) बगनासकाली गाउँपालिकाको स्थायी बासिन्दा ।
- (२) १८ वर्ष उमेर पूरा भएको ।
- (३) कुनै फौजदारी अभियोगमा अदालतबाट कसूरदार नठहरिएको ।
- (४) जन्मजात वा जन्मपछि कुनै कारणबाट पूर्ण वा आंशिक रूपमा अशक्तता वा अपाङ्गता भई अपाङ्ग परिचय पत्र लिएको तर मानसिक सन्तुलन ठीक भएको ।
- (५) जनप्रतिनिधि वा सरकारी कर्मचारी वा शिक्षकको रूपमा सेवामा वहाल नरहेको । तर यस व्यवस्थाले कार्यपालिकाबाट तोकिएको कर्मचारीलाई सदस्य सचिवको रूपमा काम गर्न बाधा पुऱ्याएको मानिने छैन ।
- (६) अशक्त अपाङ्गको हकहीत, संरक्षण र सरोकारमा क्रियाशील भई सामाजिक, सांस्कृतिक क्षेत्रमा संलग्न भएको हुनुपर्नेछ ।

**६. वडास्तरीय अशक्त अपाङ्ग कल्याणकारी समिति** (१) अशक्त अपाङ्ग कल्याणकारी समितिको काममा सहयोग, समन्वय, सहजीकरण गर्न र समितिले तोकेका अन्य काम गर्न अशक्त अपाङ्ग कल्याणकारी समितिले हरेक वडामा वडास्तरी अशक्त अपाङ्ग कल्याणकारी समितिका गठन गर्न सक्नेछ ।

- (२) उपदफा (१) बमोजिम गठित वडास्तर अशक्त अपाङ्ग कल्याणकारी समिति ७ देखि ११ जनासम्मको हुनेछ ।
- (३) वडास्तरीय अशक्त अपाङ्ग कल्याणकारी समितिका पदाधिकारी तथा सदस्यहरूको योग्यता समितिले तोके बमोजिम हुनेछ ।

### **परिच्छेद ३**

### **काम, कर्तव्य र अधिकार**

**७. समितिको काम, कर्तव्य र अधिकार :** यस कार्यविधिमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :-

- (१) अशक्त अपाङ्गता भएका नागरिक लक्षित योजना र कार्यक्रम निर्माणको लागि कार्यपालिकालाई सुझाव प्रदान गर्ने ।
- (२) अशक्त अपाङ्गता भएका नागरिक लक्षित कार्यक्रमको कार्यान्वयन गर्ने, गराउने ।
- (३) गाउँपालिकाभित्र सञ्चालन गरिने अशक्त अपाङ्गता भएका नागरिक लाभान्वित हुने कार्यक्रममा आवश्यक सहयोग र समन्वय गर्ने ।
- (४) अशक्त अपाङ्गता भएका नागरिक लक्षित कार्यक्रम र बजेटको समयमै कार्यान्वयन गर्न उपभोक्ता समिति, अनुगमन समिति वा अन्य समिति/उपसमिति गठन गर्ने ।
- (५) अशक्त अपाङ्गता भएका नागरिकहरूका अनुभव, ज्ञान, सीपको आदानप्रदान गर्न वार्षिक रूपमा गाउँपालिका स्तरीय अशक्त अपाङ्ग सभा आयोजना गर्ने ।
- (६) हेरचाह, सहयोग र संरक्षणको अभाव भएका अशक्त अपाङ्गहरूको लागि उचित प्रबन्ध गर्न पहल गर्ने ।
- (८) अशक्त अपाङ्गहरूको लागि आवश्यक लठ्ठी, कृत्रिम अंग, चश्मा, हवील चेरर आदि जस्ता सहयोगी सामग्रीको व्यवस्थाको लागि पहल गर्ने ।
- (९) अशक्त अपाङ्गहरूको क्षेत्रमा काम गर्ने विभिन्न कार्यालय, संघसंस्था वा निकायहरूसँग सम्पर्क समन्वय गर्ने साथै हकहितको लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने ।
- (१०) अशक्त अपाङ्गको क्षेत्रमा सञ्चालित कार्यक्रमको अनुगमन तथा मूल्यांकन गर्ने, गराउने ।
- (११) तोकिएका अन्य काम गर्ने ।

**८. पदाधिकारीको काम, कर्तव्य र अधिकार :** समितिका पदाधिकारीको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :

**(१) अध्यक्षको काम, कर्तव्य र अधिकार :**

- क) समितिको अध्यक्षको रूपमा नेतृत्व गर्ने र परिचालन गर्ने ।
- ख) बैठकको अध्यक्षता गर्ने ।
- ग) समितिको बैठक आयोजना गर्न सदस्य सचिवलाई निर्देशन दिने ।
- घ) समितिका पदाधिकारी तथा सदस्यहरूको कामको मूल्यांकन गर्ने र आवश्यक निर्देशन दिने ।
- ङ) सदस्य सचिवसँगको परामर्शमा बैठकका एजेण्डा तय गर्ने ।
- च) गाउँकार्यपालिकाले तोकेका र यस कार्यविधिवमोजिम गर्नुपर्ने अन्य कामहरू गर्ने ।

(२) उपाध्यक्षको काम, कर्तव्य र अधिकार :

- क) बैठकमा सहभागी भई आफ्नो राय दिने ।
- ख) अध्यक्षको काममा सहयोग पुऱ्याउने ।
- ग) अध्यक्षको अनुपस्थितिमा अध्यक्षको काम गर्ने ।
- घ) तोकिएका अन्य काम गर्ने ।

(३) सदस्यको काम, कर्तव्य र अधिकार :

- क) बैठकमा सहभागी भई आफ्नो राय दिने ।
- ख) तोकिएको कार्यक्षेत्रको काम गर्ने र प्रतिवेदन दिने ।
- ग) तोकिएका अन्य काम गर्ने ।

(४) सदस्य सचिवको काम, कर्तव्य र अधिकार

- क) अध्यक्षसँगको परामर्शमा बैठकका एजेण्डा तय गर्ने र बैठक बोलाउने ।
- ख) बैठकका निर्णयहरु प्रमाणित गर्ने ।
- ग) कार्यपालिकामा नियमित प्रगति प्रतिवेदन पेश गर्ने ।
- घ) समितिले तोकेको जिम्मेवारी पूरा गर्ने ।
- ङ) तोकिएका अन्य काम गर्ने ।

#### परिच्छेद ४

#### बैठक, पदावधि, पद रिक्तता र पदपूर्ति

**९. समितिको बैठक :** समितिको बैठक देहाय बमोजिम हुनेछ -

- (१) समितिको नियमित बैठक ३ महिनामा एकपटक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ । तर यस प्रावधानले दुई महिना अगावै आवश्यक परेमा बैठक बस्न अवरोध सिर्जना गरेको मानिने छैन ।
- (२) उपपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि समितिका कम्तीमा पच्चीस प्रतिशत सदस्यले समितिको बैठक बोलाउन लिखित रूपमा अनुरोध गरेमा अध्यक्षले त्यस्तो लिखित अनुरोध प्राप्त भएको मितिले सात दिनभित्र समितिको बैठक बोलाउनु पर्नेछ ।
- (३) एक बैठकदेखि अर्को बैठकबीचको अवधि १०० दिनभन्दा बढी हुनेछैन ।
- (४) तत्काल बहाल रहेको समितिको बहुमत संख्यालाई बैठकको गणपूरक संख्या मानिनेछ । बैठकमा समितिका सदस्य स्वयं उपस्थित हुनुपर्नेछ ।
- (५) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
- (६) बैठक सञ्चालनको लागि आवश्यक कार्यविधि समिति आफैले बनाउन सक्नेछ ।
- (७) बैठकका निर्णयहरु कार्यान्वयनको लागि आवश्यक पत्राचार, जानकारी, सम्पर्क र समन्वय गर्ने जिम्मेवारी बैठकको निर्णय बमोजिम अध्यक्ष वा सदस्य सचिवको हुनेछ ।
- (८) बैठकका निर्णयहरु सदस्य सचिवले प्रमाणित नगरेमा समितिका बहुमत सदस्यहरुले प्रमाणित गर्न सक्नेछन् ।

**१०. समितिको पदावधि :**

समितिको पदावधि नियुक्त भएको मितिले ३ वर्षको हुनेछ । विशेष कारणवश पदावधि सकिनु अगावै विघटन गर्नुपरेमा समितिको विघटन कार्यपालिकाको निर्णयबाट मात्र गर्नसकिनेछ ।

**११. राजीनामा :**

समितिका उपाध्यक्ष तथा सदस्यहरुले अध्यक्षसमक्ष र अध्यक्षले उपाध्यक्षमार्फत् बैठकमा राजीनामा पेश गर्न सक्नेछन् । प्राप्त राजीनामा समितिको बैठकले स्वीकृत गर्नसक्नेछ ।

## **१२. पद रिक्तता :**

देहायको अवस्थामा समितिको कुनै पदाधिकारी वा सदस्यको पद रिक्त हुनेछ :

- (१) निजको राजीनामा स्वीकृत भएमा ।
- (२) मृत्यु भएमा ।
- (३) समितिको पदाधिकारी वा सदस्यको रूपमा बहाल रहेको अवस्थामा कुनै फौजदारी अभियोग लागी अदालतबाट प्रमाणित भएमा ।
- (४) दफा ५ बमोजिमको योग्यता पूरा नभएको ठहर भई कार्यपालिकाबाट पदमुक्त भएमा ।
- (५) छ महिनाभन्दा बढी अवधि तोकिएको कार्यक्षेत्रमा नरहेको वा लगातार तीन वटाभन्दा बढी बैठकमा अनुपस्थित भई जिम्मेवारी पूरा नगरेको वा समितिको गोपनियता भंग गरेको प्रमाणित भई कार्यपालिकाबाट पदमुक्त भएमा । तर यसरी पदमुक्त गर्दा निजलाई सफाइको मौका दिनबाट वञ्चित गरिनेछैन ।

## **१३. पदपूर्ति :**

समितिको पदावधि ६ महिना भन्दा बढी रहेको अवस्थामा समितिका कुनै पदाधिकारी वा सदस्यको पदरिक्त हुन गएमा निज जुन प्रक्रियाबाट नियुक्त भएको हो सोही प्रक्रिया वा क्षेत्रबाट बाँकी अवधिको लागि समितिमा नियुक्त गरिनेछ ।

## **परिच्छेद ५**

### **कार्यान्वयन र व्यवस्थापन**

**१४. कार्यक्रम छनौट :** समितिबाट कार्यान्वयन गरिने कार्यक्रम वा आयोजना गाउँसभाबाट स्वीकृत भएको हुनुपर्नेछ ।

**१५. कार्यक्रम कार्यान्वयन :** (१) समितिबाट सञ्चालन गरिने अशक्त अपाङ्ग लक्षित कार्यक्रमको कार्यान्वयन समिति आफैले वा उपभोक्ता समितिमार्फत् गर्न सकिनेछ ।

(२) समितिले कार्यक्रम कार्यान्वयन गर्दा कुनै सरकारी, गैरसरकारी वा निजी क्षेत्रसँग साभेदारी कार्यक्रमको रूपमा पनि सञ्चालन गर्न सक्नेछ ।

(३) समितिले सञ्चालन गर्ने कार्यक्रमहरूको लागि आवश्यकता अनुसार परामर्शदाता, स्रोत व्यक्ति वा विज्ञको परिचालन गर्न सक्नेछ ।

**१६. उपसमिति गठन गर्न सक्ने :** (१) समितिले आफूले गर्नुपर्ने काम कारवाही सुचारु रूपले गर्नको लागि आवश्यकता अनुसार विभिन्न विषयसँग सम्बन्धित विशेषज्ञ, सेवा प्रदायक तथा अन्य सरोकारवालाको समेत संलग्नता रहने गरी विषयक्षेत्रगत उपसमिति, कार्यदल वा अन्य उपसमिति वा समूहहरू गठन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम गठित उपसमितिको काम, कर्तव्य, अधिकार तथा सेवासुविधा समितिको निर्णय बमोजिम हुनेछन् ।

**१७. सेवा सुविधा :** समितिका पदाधिकारी तथा सदस्यहरूको लागि कुनै किसिमको तलब भत्ता उपलब्ध गराइने छैन । तर स्वीकृत वार्षिक सञ्चालन बजेटको सीमाभित्र रही प्रचलित नियमानुसार बैठक भत्ता, सञ्चार र यातायात खर्च कार्यपालिकाको निर्णय अनुसार उपलब्ध गराउन सकिनेछ ।

**१८. बजेट व्यवस्थापन :** समितिको कार्यालय तथा बैठक खर्च र कार्यक्रम सञ्चालनको लागि आवश्यक बजेट गाउँपालिकाले व्यवस्थापन गर्नेछ ।

**१९. अनुगमन र मूल्यांकन :** (१) समितिमार्फत् सञ्चालन भइरहेका कार्यक्रमहरूको नियमित अनुगमन समितिका पदाधिकारीहरूबाट हुनेछ ।

(२) गाउँपालिकाको अनुगमन तथा मूल्यांकन समितिले अशक्त अपाङ्ग कल्याणकारी समितिको कामको अन्तिम अनुगमन र मूल्यांकन गर्नेछ ।

(३) गाउँपालिकाको अनुगमन तथा मूल्यांकन समितिको काममा सहयोग गर्नु समितिको कर्तव्य हुनेछ ।

**२०. प्रतिवेदन :** समितिले आफूले गरेका कामकारवाहीको प्रगति प्रतिवेदन तोकिएको ढाँचामा अर्धवार्षिक रूपमा कार्यपालिकामा पेश गर्नुपर्नेछ ।

### **परिच्छेद ६** **विविध**

**२१. कार्यालय :** समितिको कार्यालय गाउँकार्यपालिकाले तोकेको स्थानमा रहनेछ ।

**२२. समितिको छाप :** समितिको काम कारवाहीको निमित्त अनुसूची १ बमोजिमको आफ्नो एउटा छुट्टै छाप हुनेछ । साथै समितिको कार्यालयमा साइनबोर्ड र कार्यालय प्रयोजनको लागि लेटरप्याड छपाइ गरी प्रयोग गर्न सक्नेछ ।

**२३. कार्य सञ्चालन विधि :** यस कार्यविधिमा उल्लेख भएका विषयहरूको कार्यान्वयनका लागि समिति आफैले आफ्नो कार्य सञ्चालन मापदण्ड बनाई लागु गर्न सक्नेछ ।

**२४. सपथग्रहण गर्नुपर्ने :** सदस्य सचिव वाहेक समितिका सबै पदाधिकारी तथा सदस्यहरूले गाउँपालिका अध्यक्षसमक्ष पद तथा गोपनीयताको सपथग्रहण गर्नुपर्नेछ । सपथको ढाँचा अनुसूची २ बमोजिमको हुनेछ ।

**२५. प्रमाण-पत्रसम्बन्धी व्यवस्था :** सदस्य सचिव वाहेक समितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई गाउँपालिकाको तर्फबाट अनुसूची ३ बमोजिमको ढाँचामा प्रमाण पत्र प्रदान गरिनेछ ।

**२६. सहयोग र समन्वयमा काम गर्नुपर्ने :** (१) समितिले गाउँपालिकाको सामाजिक विकास शाखासँगको समन्वयमा काम गर्नुपर्नेछ ।

(२) समितिको काममा सहयोग र समन्वय गर्नु सामाजिक विकास शाखाको कर्तव्य हुनेछ ।

(३) यस कार्यविधि बमोजिम समितिले गर्ने काममा कार्यपालिका, वडा समिति र गाउँपालिकाभित्र रहेका कार्यालयहरूले आवश्यक सहयोग र समन्वय गर्नुपर्नेछ ।

**२७. प्रचलित कानून बमोजिम हुने :** यस कार्यविधिमा उल्लेख भएको विषयमा यसै कार्यविधि बमोजिम र यसमा उल्लेख नभएको विषयमा गाउँपालिकाको प्रचलित कानून बमोजिम हुनेछ ।

**२८. संशोधन :** गाउँकार्यपालिकाले यस कार्यविधिको कुनै परिच्छेद वा दफा वा उपदफा वा कुनै अंशमा थपघट, हेरफेर वा संशोधन गर्नसक्नेछ । यसका लागि समितिको सिफारिस राख्नुपर्नेछ ।

**२९. बाधा अडकाउ फुकाउन र व्याख्या गर्न सक्ने :** कार्यपालिकाले यस कार्यविधिको कार्यान्वयनको क्रममा थप व्याख्या गर्न वा बाधा अडकाउ फुकाउन सक्नेछ ।

**३०. बचाऊ :** यस कार्यविधिको उद्देश्य तथा विषय क्षेत्रमा प्रचलित कानून बमोजिम यसअघि भएका कार्यहरू यसै कार्यविधि बमोजिम भएको मानिनेछ ।

**समितिको छाप**  
(कार्यविधिको दफा २२ सँग सम्बन्धित)

**नाम :** अशक्त अपाङ्ग कल्याणकारी समिति, बगनासकाली गाउँपालिका, पाल्पा

**स्थापना:** २०७९

**लोगो :** अशक्त अपाङ्ग कल्याणकारी समिति बैठकको सिफारिसमा गाउँ कार्यपालिका बैठकले अनुमोदन गरेबमोजिमको हुनेछ ।

अनुसूची- २

**समितिका पदाधिकारी तथा सदस्यहरुले लिने शपथको ढाँचा**

(कार्यविधिको दफा २४ सँग सम्बन्धित)

म... ..सत्य निष्ठापूर्वक यो शपथ लिन्छु कि बगनासकाली गाउँपालिकाको अशक्त अपाङ्ग कल्याणकारी समिति गठन तथा परिचालन कार्यविधि २०७९ बमोजिम गठित समितिको ..... पदको हैसियतले मलाई सुम्पिएको जिम्मेवारी र कर्तव्य कसैको डर, त्रास, मोलाहिजा, पक्षपात, द्वेष वा लोभमा नपरी निष्पक्ष तथा इमान्दारीपूर्वक पूरा गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा जानकारी हुन आएको गोप्य कुरा प्रचलित कानूनको पालनाको सिलसिलामा बाहेक कुनै अवस्थामा कसैलाई कुनै पनि माध्यमबाट आफू पदमा बहाल रहे वा नरहेको जुनसुकै अवस्थामा प्रकट गर्नेछैन ।

नाम :-.....

पद.....

दस्तखत : .....

मिति :-.....

अनुसूची- ३

**समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रदान गरिने प्रमाण-पत्रको ढाँचा**

(कार्यविधिको दफा २५ सँग सम्बन्धित)

**बगनासकाली गाउँपालिका**  
**गाउँ कार्यपालिकाको कार्यालय**  
**चित्तुङ्गधारा, पाल्पा**

बगनासकाली गाउँपालिकाको अशक्त अपाङ्ग कल्याणकारी समिति गठन तथा परिचालन कार्यविधि २०७८ बमोजिम गाउँ कार्यपालिकाको मिति ..... सम्पन्न बैठकको निर्णयअनुसार बगनासकाली गाउँपालिका ..... निवासी तपाईं श्री ..... (ना.प्र.नं.....) लाई समितिको ..... पदमा नियुक्त गरिएको छ । कुशलतापूर्वक जिम्मेवारी सम्पादन गर्नु हुनेछ, भन्ने विश्वाससहित तपाईंलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

हस्ताक्षर.....

हस्ताक्षर.....

नाम.....

नाम.....

प्रमुख प्रशासकीय अधिकृत

अध्यक्ष.....

मिति .....